

४	नेपाली राष्ट्रिय आवाज (काठमाडौं)	<p>(१) वर्ष ८ अंक ९ र १२ तथा वर्ष ८ अंक ८ र ११ को पृष्ठ ३ र ४ मा हुबहु सामग्री छापिएको ।</p> <p>१) पृष्ठ ३ मा 'आहार शुद्धि र दीर्घजीवन', 'मृगतृष्णाको भोग' र पृष्ठ ४ को 'अनन्तको आह्वान', 'छालाको क्यान्सरबाट कसरी बच्न सकिन्छ' शीर्षकको २ पृष्ठ नै ८ पटकसम्म विभिन्न अंकमा समावेश छ । (असार २३, असार २, जेठ १३, वैशाख १६, वैशाख २, चैत २५, फागुन २७, माघ २८)</p> <p>२) पृष्ठ ३ को 'रेविज के हो ?' 'सुन्दरताको ग्रहण चाया' र पृष्ठ ४ का सम्पूर्ण सामग्री १४ पटक प्रकाशित भएका छन् । (असार १६, जेठ २७, चैत ११, फागुन १३, माघ १४, पुस १६, मंसिर २४, मंसिर ३, कात्तिक १२, असोज ७, भदौ ३१, भदौ ३ र साउन १४)</p> <p>३) पृष्ठ ३ को 'ज्ञानेन्द्रिय (Sense organ)' र चिसोबाट कपाललाई बचाउने तरिका' शीर्षकको लेख र पृष्ठ ४, १३ पटकसम्म हुबहु प्रकाशित भएको (असार ९, जेठ २०, वैशाख ३०, वैशाख ९, चैत ४, फागुन ६, माघ ७, पुस ९, मंसिर १७, कात्तिक २६, असोज २१, भदौ १० र साउन २१ गते)</p> <p>४) पृष्ठ ३ को 'कुष्ठरोग निवारणमा हाम्रो दायित्व' र हात खुट्टाको स्याहारसुसार' शीर्षकको लेख र पृष्ठ ४ सहितको २ पृष्ठ ११ पटकसम्म प्रकाशित भएको छ । (चैत १८, फागुन २०, माघ २१, पुस २३, पुस २, मंसिर १०, कात्तिक १९, असोज १४, भदौ १७, साउन २८ र साउन ७)</p> <p>५) पत्रिकाले प्रथम र अन्तिम पृष्ठबाहेक कुनै पनि पृष्ठमा मिति उल्लेख गरेको छैन । पत्रिकाको कुनै पनि यस्तो होस् जुन साभार नगरिएको । 'छैन' भन्ने कतै छैन साभार भएकोमा श्रोत उल्लेख छैन ।</p> <p>(७) पत्रिकाको कार्यालयको ठेगाना र सम्पर्क फोन नं. उल्लेख नभएको ।</p>
---	----------------------------------	--------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------------